

## वोल्ड रिलिफ

प्रिय मित्रहरू,

राष्ट्रपति ट्रम्पद्वारा शरणार्थी सम्बन्धमा कार्यकारी निर्देशन आज हामीले असहज समाचारको रूपमा पाएका छौं। यदि तपाईं संयुक्त राज्य अमेरिका आई सक्नु भएको छ भने, तपाईंलाई उसको यस निर्देशनले सोझै असर गर्दैन, यद्यपि तपाईंका कुनै परिवार वा साथीहरू जो शरणार्थीको रूपमा पुनरवास हुने प्रकृत्यामा थिए भने उनिहरूलाई भने अवश्य असर गर्नेछ। यस विषय लिएर समुदयमा विभिन्न किसिमका होहल्ला अनि टिक्का-टिपणी भएका कारण, तपाईंहरूको कौतुहल्लालाई ध्यानमा राखी, हामी तपाईं तथा तपाईंका परिवारहरूलाई उक्त सम्बन्धमा स्पष्ट जानकारी गराउन चाहान्छौं।

### राष्ट्रपति ट्रम्पद्वारा शरणार्थी सम्बन्धमा कार्यकारी निर्देशनले के भन्छ;

- १२० दिनसम्म कुनैपनि नयाँ शरणार्थीहरू संयुक्त राज्य अमेरिकामा आउन पाउने छैन, यो अवधिभरि अमेरिकी सरकारले पुनरवास सम्बन्धमा देश-विदेशमा सुरक्षा प्रकृत्याको मुल्यांकन गरिरहेको हुनेछ।
- यो वर्ष, विगत सालहरू जस्तै ११०,००० नभई जम्मा ५०,००० शरणार्थी मात्र संयुक्त राज्य अमेरिकामा पुनरवास गराइनेछ।
- राष्ट्रपति ट्रम्पले अहिलेकालागि सिरियाका शरणार्थीहरू ल्याउने प्रक्रियालाई ठप्प रोक लाएका छन्। राष्ट्रपतिले (भविष्यका राष्ट्रपतिले) यसलाई कहिले फुक्का गर्छन् या गर्दैनन्, सो बारेमा हामी अनभिज्ञ छौं।
- उक्त निर्देशनले यी देशहरू; इरान, इराक, सुडान, लिबिया, सोमालिया, र येमेनका नागरिकहरूलाईपनि ९० दिनसम्मको बन्देज लाएको छ। ९० दिनपछि भने, कसै कसैकालागि यो बन्देज फुक्का गरिनेछ।
- आगामी १२० दिनभित्रमा, अमेरिकी सरकारले कुन कुन देशहरूका शरणार्थीहरूलाई संयुक्त राज्य अमेरिकामा पुनरवास गराउन रोकका लगाउने हो, उक्त बारेमा ती देशहरूको नयाँ नामवली तयार गर्नेछ। सरकारले घोषणा नगरेसम्म यी कुन कुन देशहरू हुन् भन्ने बारे हामी अजान रहने छौं।

### संयुक्त राज्य अमेरिकाभित्र रहेका शरणार्थीहरूका लागि यसले के प्रभाव पार्ला;

- अमेरिकी व्यवस्थाले संयुक्त राज्यमा रहेका शरणार्थीहरूलाई सुरक्षा र संरक्षण प्रदान गर्दछ।
- शरणार्थी हैसियतको समाप्ति हुदैन, तर हामी तपाईंहरूलाई डाडस दिन्छौं, की सबै शरणार्थीहरूले ग्रीन कार्ड (१ सालपछि) र (५ सालपछि) संयुक्त राज्य अमेरिकाको नागरिकताका निम्ति आवेदन दर्खास्त गर्नु होला।
- इरान, इराक, सुडान, लिबिया, सोमालिया, सिरिया, र येमेनका नागरिकहरू, यदि यस देशका नागरिक हुनुहुन भने अन्य देशको भ्रमण नगर्नु होला। यो सल्लाहा ग्रीन कार्ड(लिगल पर्मनिन्ट रेसिडेन्ट) हुनेहरूका निम्ति हो। अन्य देशबाट आउनु हुने नागरिकहरूले पनि देश बाहिर जान आघि सतर्कता अजाउनु होला। तपाईंको अवस्थाबारे न्याय विभागका प्रतिनिधि अथवा अध्यागमन अधिवक्ता/वकिलसित परामर्स लिनु होला।
- यदि तपाईंको परिवार वा साथीहरू, शरणार्थी हुन् र संयुक्त राज्य अमेरिका आउने प्रयासमा छन् भने, उनिहरू आउन नपाउने भो भनि निराश नहुनुहोस्। तथापि उनीहरूको प्रकृत्यामा बिलम्ब हुने वा असहज समाचारका निम्ति आफैलाई तयार राख्नुहोस्।

शरणार्थी पुनरवास सम्बन्धमा सरकारले ल्याउने कुनै नयाँ परिवर्तनबारे वोल्ड रिलिफ निरन्तर सम्पर्कमा रहने छ। मई(May) महिनामा पुन प्रारम्भ हुने शरणार्थी कार्यक्रमको र पुनर्वास गराउन सकिने परिवर्तीत देशका नामवलीहरू लिएर हामी उपस्थित हुनेछौं। भविष्यमा जे भएतापनि हामी निरन्तर शरणार्थी र नव-आगन्तुकहरूका पक्षमा रहनेछौं। हामी तपाईंहरूलाई प्रेम गर्छौं, विस्वास गर्छौं, र यथाशक्ति हामी तपाईंहरूलाई समर्थन तथा संरक्षण गर्नेछौं।

वोल्ड रिलिफ